

# Jer

## Chapter 31

Nepali Interlinear

Reference: Nepali ERV

יְהוָה יְהוָה  
हुनेछन् र-तिनीहरू  
H1961 H1992

יִשְׂרָאֵל  
इसाएलका  
H3478

מִשְׁפָּחוֹת  
कुलहरूका  
H4940

לְכֹל  
सबै  
H3605

לְאֱלֹהִים  
परमेश्वर  
H0430

אֶהְיֶה  
म-हुनेछु  
H1961

יְהוָה  
परमप्रभुको  
H3068

נָא-  
वचन  
H5002

הֲיִיא  
त्यस  
H1931

בְּעֵת  
समयमा  
H6256

לִי  
मेरो  
לְעַם:  
जनता  
ס  
।

परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इसाएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”

כֹּה  
यसरी  
H3541

אָמַר  
भन्नुभयो  
H0559

יְהוָה  
परमप्रभुले  
H3068

מָצָא  
पायो  
H4672

חֵן  
अनुग्रह  
H2580

בְּמִדְבָּר  
उजाड-स्थानमा  
H0160

עַם  
जनताले  
H5769

שָׂרִיֵּי  
बाँचेका-मानिसहरूले  
H8300

קָרַב  
तरवारको  
H2719

הָלֹךְ  
गएर  
H1980

לְהַרְבִּיעַ  
विश्राम-दिन  
יִשְׂרָאֵל:  
इसाएललाई  
H3478

परमप्रभुले यी कुराहरू भन्नुभयो: “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन् तिनीहरूले मरूभूमिमा पनि विश्राम पाउनेछन् अनि इसाएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”

מִדְבָּר  
टाढाबाट  
H7350

יְהוָה  
परमप्रभु  
H3068

נִרְאָה  
देखा-पर्नुभयो  
H7200

לִי  
मलाई  
H0160

וְאֶהְיֶה  
र-अनन्तको  
H0160

עוֹלָם  
प्रेमले  
H5769

אֶהְבֶּנֶה  
मैले-प्रेम-गरें-तिमीलाई  
H0157

עַל-  
त्यसकारण  
H0157

כֵּן  
यसैले  
H0157

מִשְׁכָּנֵי  
तार्ने-तिमीलाई  
קָרָם  
करुणामा  
H4900

टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गर्ने जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।

עוֹר  
फेरि  
H5750

אֶבְנֶה  
म-बनाउनेछु-तिमीलाई  
H1129

וְנִבְנִית  
र-बनाइनेछौं  
H1129

בְּחוֹל  
कन्या  
H1330

יִשְׂרָאֵל  
इसाएलकी  
H3478

עוֹר  
फेरि  
H5750

תַּעֲרִי  
सजाउनेछौं  
H5750

תִּפְּיָה  
तिम्रा-खज्जडीहरू  
H8596

וַיִּצְאָת  
र-निस्कनेछौं  
H3318

בְּחוֹל  
नाचमा  
מִשְׁחָקִים:  
आनन्द-मनाउनेहरूको  
H7832 H4234

हे कुमारी इसाएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।

עוֹר  
फेरि  
H5750

תִּפְּיָה  
तिमीले-रोपेछौं  
H5193

תִּטְעוּ  
दाखका-बारीहरू  
H3754

כָּרְמִים  
दाखका-बारीहरू  
H3754

בְּהָרֵי  
पहाडहरूमा  
H2022

שָׁמְרוּן  
सामरियाका  
H8111

נִטְעוּ  
रोपेछन्  
H5193

נִטְעוּ  
रोपेहरूले  
H5193

וַחֲלוּ:  
र-भोग-गर्नेछन्  
H5193

तिमीहरूले दाखरसको खेती फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ। जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।

יְהוָה	אֶל-	צִיּוֹן	וְנִעְלָה	קוֹמוּ	אֶפְרַיִם	בְּתָר	נִזְרִים	קָרְאוּ	יּוֹם	יֵשׁ-	כִּי	6
परमप्रभु	तिर	सियोन	र-चढौं	उठ	एफ्राइमको	पहाडमा	पहरेदारहरूले	पुकानेछन्	दिन	आउनेछ	किनभने	
<a href="#">H3068</a>	<a href="#">H0413</a>	<a href="#">H6726</a>	<a href="#">H5927</a>		<a href="#">H0669</a>	<a href="#">H2022</a>	<a href="#">H5341</a>	<a href="#">H7121</a>	<a href="#">H3117</a>	<a href="#">H3426</a>		

פ  
אֶל־הַיְיָ:  
।  
हाम्रा-परमेश्वरकहाँ  
[H0430](#)

त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ 'आऊ, सियोन माथितिर जाऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूजनको लागि।' एप्रेमको पहाडी देश सम्मका चौकीदारहरूले त्यो सन्देश जोडले भन्नेछन्।"

בְּרֵאשׁ	וַיְהִי	שְׂמֹחָה	לְיַעֲקֹב	רָנָו	יְהוָה	אָמַר	וְכָה	כִּי-	7
जातिहरूको-शिरमा	र-जयजयकार-गर	आनन्दले	याकूबका-लागि	गाओ	परमप्रभुले	भन्नुभयो	यसरी	किनभने	
		<a href="#">H8057</a>	<a href="#">H3290</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>		

יְשָׂאֵל:	שְׂאֵרִית	אֵת	עַמּוֹ	אֶת-	יְהוָה	הוֹשֵׁעַ	וְאָמְרוּ	הַלְלוּ	הַשְּׂמִיעֵנוּ	הַגּוֹיִם
इसाएलको	शेषांशलाई	को	तिम्रो-जनतालाई	को	परमप्रभुले	बचाउ	र-भन	प्रशंसा-गर	सुनाओ	जातिहरूमा
<a href="#">H3478</a>	<a href="#">H7611</a>	<a href="#">H0853</a>		<a href="#">H0853</a>	<a href="#">H3068</a>	<a href="#">H3467</a>	<a href="#">H0559</a>		<a href="#">H8085</a>	

परमप्रभु भन्नुहुन्छ: "आनन्दित हौं अनि याकूबका निम्ति गाऊ। इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर। प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ 'हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन् तिनीहरूलाई सुरक्षा गर्नु होस्।'

אָרֶץ	מִירְכָתָי-	וּקְבָצִיתִים	צָפוֹן	מִאֲרָץ	אוֹרָם	מִבְּיָא	הַנְּהַר	8
पृथ्वीको	पृथ्वीका-छेउहरूबाट	र-भेला-गर्नेछु-तिनीहरूलाई	उत्तरको	उत्तरको-देशबाट	तिनीहरूलाई	ल्याउनेछु	हेर-म	
<a href="#">H0776</a>	<a href="#">H3411</a>	<a href="#">H6908</a>	<a href="#">H6828</a>	<a href="#">H0776</a>	<a href="#">H0853</a>	<a href="#">H0935</a>	<a href="#">H2009</a>	

בָּם	עוֹר	וּפְסָח	הָרָה	וַיִּלְדָּת	יְחָדָו	קָהָל	גְּדוֹל	יְשׁוּבוּ	הַנְּהַר:
तिनीहरूमा	अन्धो	र-लङ्गडो	गर्भवती	र-जन्माउने	सँगै	समूह	ठूलो	फर्कनेछन्	यहाँ
	<a href="#">H5787</a>	<a href="#">H6455</a>		<a href="#">H3205</a>		<a href="#">H6951</a>		<a href="#">H7725</a>	<a href="#">H2008</a>

हेर, म तिनीहरूलाई उत्तरबाट र टाढो-टोढो देशहरूबाट ल्याउनेछु अनि भेला पार्नेछु। तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्। कतिपय स्त्रीहरू गर्भवती छन् अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्। तर धेरै धेरै मानिसहरू फर्की आउनेछन्।

בְּבָרִי	יְבֹאוּ	וּבְתַחֲנוּנִים	אוֹבִילָם	אוֹלֵיכֶם	אֶל-	נְחָלֵי	מַיִם	9
रोदनमा	आउनेछन्	र-बिन्तीहरूमा	म-डोर्याउनेछु-तिनीहरूलाई	म-लेजानेछु-तिनीहरूलाई	तिर	नदीहरूको	पानीको	
<a href="#">H1065</a>	<a href="#">H0935</a>	<a href="#">H8469</a>	<a href="#">H2986</a>	<a href="#">H3212</a>	<a href="#">H0413</a>	<a href="#">H4325</a>		

בְּדָרָה	יִשָּׁר	לֹא	יִכְשְׁלוּ	בָּה	כִּי-	הַיְיָ	לְאָב	וְאֶפְרַיִם
बाटोमा	सिधा	ठोक्कर-खानेछैनन्	ठेस-खानेछैनन्	त्यसमा	किनभने	म-भएको-छु	इसाएलको-लागि	र-एफ्राइम
<a href="#">H1870</a>	<a href="#">H3477</a>	<a href="#">H3808</a>	<a href="#">H3782</a>			<a href="#">H1961</a>	<a href="#">H3478</a>	<a href="#">H0669</a>

בְּכָרִי	הוּא:	ס						
मेरो-जेठी	हो	।						
<a href="#">H1060</a>	<a href="#">H1931</a>							

तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रेम मेरो जेठी छोरो हो।

שְׂמֵעוּ	דְבַר-	יְהוָה	גּוֹיִם	וְהִגִּידוּ	בְּאֵיִם	מִמְדָּבָר	וְאָמְרוּ	מִזְרָה	יִשְׂרָאֵל	10
सुन	वचन	परमप्रभुको	जातिहरू	र-घोषणा-गर	टापुहरूमा	टाढाबाट	र-भन	छर-पर-गर्नेले	इसाएललाई	
<a href="#">H8085</a>	<a href="#">H1697</a>	<a href="#">H3068</a>		<a href="#">H5046</a>	<a href="#">H0339</a>	<a href="#">H4801</a>	<a href="#">H0559</a>	<a href="#">H2219</a>	<a href="#">H3478</a>	

יְקַבְּלוּ	וְשָׂמְרוּ	כָּרְעָה	עָרְדוּ:
भेला-गर्नेछ	र-राख्नेछ	गोठालाले-जस्तै	आफ्नो-बगाललाई
<a href="#">H6908</a>	<a href="#">H8104</a>		<a href="#">H5739</a>

"हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन यो सन्देश समुद्र उता सुदूर भूमिहरूमा फिजाऊ, 'परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ र भेडा गोठालाले आफ्नो भेडा बथानहरू सुरक्षा गरे झैं सुरक्षी गर्नुहुनेछ।'

מִמְנוּ:	קֹק	מִיד	וּנְאָלוֹ	יַעֲקֹב	אֵת	יְהוָה	פָּרָה	כִּי	11
उसभन्दा	बलियोको	हातबाट	र-उद्धार-गर्नुभयो-उसलाई	याकूबलाई	को	परमप्रभुले	छुटकारा-गर्नुभयो	किनभने	
	<a href="#">H2389</a>	<a href="#">H3027</a>		<a href="#">H3290</a>	<a href="#">H0853</a>	<a href="#">H3068</a>	<a href="#">H6299</a>		

परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।

דָּנוּ	עַל-	יְהוָה	טוֹב	אֶל-	וְנָהָרוּ	צִיּוֹן	בְּמָרוֹם-	וְרַנְּנוּ	וּבְאוֹ	12
दानामाथि	अत्रमाथि	परमप्रभुको	भलाइ	तिर	र-बग्नेछन्	सियोनको	उच्च-स्थानमा	र-गाउनेछन्	र-आउनेछन्	
	<a href="#">H1715</a>	<a href="#">H3068</a>	<a href="#">H2898</a>	<a href="#">H0413</a>		<a href="#">H6726</a>	<a href="#">H4791</a>		<a href="#">H0935</a>	

נִפְשָׁם	וְהִוְתָה	וּבְקָר	צֶאֱן	בְּנֵי-	וְעַל-	יִצְחָק	וְעַל-	הַיְרֹשׁ	וְעַל-
तिनीहरूको-प्राण	र-हुनेछ	र-गाईवस्तुमाथि	भेडा	बच्चा-को	र-माथि	तेलमाथि	र-माथि	नयाँ-दाखरसमाथि	र-माथि
<a href="#">H5315</a>	<a href="#">H1961</a>	<a href="#">H1241</a>	<a href="#">H6629</a>			<a href="#">H3323</a>		<a href="#">H8492</a>	

עוֹד:	לְדָאָבָה	יוֹסִיפוּ	וְלֹא-	רָוָה	כִּנּוּ
फेरि	दुःख-गर्न	अब-कहिल्यै	र-थप्रेछैनन्	हरियो	सिंचित-बगैँचा-जस्तै
<a href="#">H5750</a>	<a href="#">H1669</a>	<a href="#">H3254</a>	<a href="#">H3808</a>	<a href="#">H7302</a>	<a href="#">H1588</a>

इसाएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इसाएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।

אֲבָלָם	וְהַפְכֹתֶי	יַחְדוֹ	וּזְקֵנִים	וּבְקָרִים	בְּמַחֹל	בְּתוֹלָה	תִּשְׁמַח	אֲז	13
तिनीहरूको-शोकलाई	र-फर्नेछु-म	सँगै	र-बूढाहरू	र-तरुणहरू	नाचमा	कन्याले	आनन्द-मनाउनेछिन्	तब	
<a href="#">H0060</a>	<a href="#">H2015</a>		<a href="#">H2205</a>	<a href="#">H0970</a>	<a href="#">H4234</a>	<a href="#">H1330</a>	<a href="#">H8055</a>		

מִיּוֹנָם:	וְשִׂמְחָתִים	וְנַחֲמָתִים	לְשֹׁשׁוֹן
तिनीहरूको-शोकबाट	र-आनन्दित-बनाउनेछु-तिनीहरूलाई	र-सान्त्वना-दिनेछु-तिनीहरूलाई	आनन्दमा
<a href="#">H3015</a>	<a href="#">H8055</a>	<a href="#">H5162</a>	<a href="#">H8342</a>

तब इसाएलका तरुणीहरू आनन्दले मन हुँदै नाच्नेछन्। अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्। म तिनीहरूका उदासीपनलाई र्हष र अनन्दामा परिवर्तन गरिदिन्छु। म इसाएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।

יְהוָה:	נֹאֵם-	יִשְׁבְּעוּ	טוֹבִי	אֵת	וְעַמִּי	דָּשׁוֹן	הַכֹּהֲנִים	נִפְשׁ	וְרוֹיְתִי	14
परमप्रभुको	वचन	तृप्त-हुनेछन्	मेरो-भलाइले	को	र-मेरो-जनता	बोसोले	पुजारीहरूको	प्राण	र-तृप्ति-पार्नेछु	
<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H7646</a>	<a href="#">H2898</a>	<a href="#">H0853</a>		<a href="#">H1880</a>	<a href="#">H3548</a>	<a href="#">H5315</a>	<a href="#">H7301</a>	

ס  
I

म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।" परमप्रभुले यी कुराहरू भन्नुभयो।

מִבְּכַה	רָחֵל	תְּמָרוֹתִים	בְּבִי	נְהִי	נִשְׁמַע	בְּרַמָּה	קוֹל	יְהוָה	אֲמַר	וְכָה	15
रोइरहेकी-छिन्	राहेलले	करुणा	तितो-रोदनको	विलाप	सुनिन्छ	रामामा	आवाज	परमप्रभुले	भन्नुभयो	यसरी	
<a href="#">H1058</a>	<a href="#">H7354</a>	<a href="#">H8563</a>	<a href="#">H1065</a>	<a href="#">H5092</a>	<a href="#">H8085</a>	<a href="#">H7414</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>	

ס	אֵינְנִי:	כִּי	בְּנִיָּה	עַל-	לְהַנָּחֵם	מֵאֲנָה	בְּנִיָּה	עַל-
I	छैनन्-तिनीहरू	किनभने	आफ्ना-छोराहरूको	बारेमा	सान्त्वना-पाउन	इन्कार-गर्छिन्	आफ्ना-छोराहरूको	बारेमा
	<a href="#">H0369</a>				<a href="#">H5162</a>	<a href="#">H3985</a>		

परमप्रभु भन्नुहुन्छ: "रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो। एकदमै नराम्रो रूवाई र दुःखको आवाज। राहेल आफ्ना नानीहरूका लागि रूनेछिन राहेललाई सान्त्वना दिनु सकिदैन किनभने उनका नानीहरू मरेका छन्।"

יֵשׁ	כִּי	מִדְּמַעַת	וְעֵינַיָּה	מִבְּכִי	קוֹלָהָ	מִנְעִי	יְהוָה	אֲמַר	וְכָה	16
छ	किनभने	आँसुबाट	र-तिम्रा-आँखालाई	रोदनबाट	तिम्रो-आवाजलाई	रोक	परमप्रभुले	भन्नुभयो	यसरी	
<a href="#">H3426</a>		<a href="#">H1832</a>		<a href="#">H1065</a>		<a href="#">H4513</a>	<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>	

אֲוִיב:	מֵאֲרָץ	וְשָׁבוּ	יְהוָה	נֹאֵם-	לְפַעֲלָתִי	שָׂכַר
शत्रुको	देशबाट	र-फर्कनेछन्	परमप्रभुको	वचन	तिम्रो-परिश्रमको-लागि	इनाम
<a href="#">H0341</a>	<a href="#">H0776</a>	<a href="#">H7725</a>	<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H6468</a>	<a href="#">H7939</a>

तर परमप्रभु भन्नुहुन्छ “रून बन्द गर र आफ्ना आँखाहरू आँसुले नभर। तिमीहरू तिमीहरूको कामको निम्ती पुरस्कृत हुनेछो। किनभने तिम्रो काम फलवन्त हुनेछ। तिनीहरू आफ्ना शत्रुको देशबाट फर्किनेछन्।

17	וַיֵּשְׁבֵהוּ	תְּקוּנָה	לְאַחֲרֵיתָךְ	נְאֻמ־	יְהוָה	וְשָׁבוּ	בָּנָיִם	לְבָבוֹלָם:	ס
	र-छ	आशा	तिम्रो-भविष्यको-लागि	वचन	परमप्रभुको	र-फर्कनेछन्	छोराहरू	आफ्नो-सीमानामा	।
	<a href="#">H3426</a>		<a href="#">H0319</a>	<a href="#">H5002</a>	<a href="#">H3068</a>	<a href="#">H7725</a>		<a href="#">H1366</a>	

“तिमीहरूको आशा छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्।

18	שְׁמוֹעַ	שְׁמֵעָדָי	אַפְרַיִם	מִתְנַוְרָד	יִסְרָאֵל	וְאַנְשֵׁי	וְאַנְשֵׁי	וְאַנְשֵׁי
	निश्चय-नै	मैले-सुनेँ	एफ्राइमलाई	विलाप-गर्दै	तिमीले-अनुशासन-दिनुभयो-मलाई	र-म-अनुशासित-भएँ		
	<a href="#">H8085</a>	<a href="#">H8085</a>	<a href="#">H0669</a>	<a href="#">H5110</a>	<a href="#">H3256</a>	<a href="#">H3256</a>		<a href="#">H3256</a>

19	כְּעוֹלָם	לֹא	לְמַד	הַשִּׁבְיָ	וְאַנְשֵׁי	כִּי	אַתָּה	יְהוָה	אַלְהֵי:
	नसिकाइएको-बाछो-जस्तै	ना-नै	सिकाइएको	फर्काउ	र-म-फर्कनेछु	किनभने	तिमी	परमप्रभु	मेरो-परमेश्वर-हुनुहुन्छ
	<a href="#">H5695</a>	<a href="#">H3808</a>	<a href="#">H3925</a>	<a href="#">H7725</a>	<a href="#">H7725</a>		<a href="#">H3068</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>

मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिएँ जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंका फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।

19	כִּי	אַחֲרַי	שׁוֹבִי	נְחֻמָּתַי	וְאַחֲרַי	הַיּוֹדְעִי	סִפְּרָתִי	עַל-	יְהוָה	בְּשָׁנַי:
	किनभने	पछि	मेरो-फर्किनेको	म-पछुतायो	र-पछि	विनिएको	मैले-टिपें	माथि	जाइलाई	म-लज्जित-भएँ
			<a href="#">H7725</a>	<a href="#">H5162</a>		<a href="#">H3045</a>		<a href="#">H3409</a>	<a href="#">H3409</a>	<a href="#">H0954</a>

	וְגַם-	נְכֻלָּמָתַי	כִּי	נִשְׁאַתָּי	חֲרַפְתָּ	נְעוּרָי:
	र-अपमानित-पनि	भएँ	किनभने	मैले-बोकेँ	अपमान	मेरो-जवानीको
	<a href="#">H1571</a>	<a href="#">H3637</a>		<a href="#">H5375</a>	<a href="#">H2781</a>	

परमप्रभु, म तपाईं देखि भडकिएर टाढा भएँ। तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ। यसकारण मैले मेरो हृदय र जीवन बदलिएँ आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा म लज्जित र व्याकुल भएँ।”

20	הַבֶּן	יְקָרִי	לִי	אַפְרַיִם	אֵם	יְלָד	שֶׁשָּׂעִים	כִּי	מְדַי	דְּבָרִי	בִּו
	के	प्यारो	मेरो-लागि	एफ्राइम	के	छोरो	आनन्दको	किनभने	जति	म-बोल्छु	उसको-बारेमा
		<a href="#">H3357</a>		<a href="#">H0669</a>		<a href="#">H3206</a>	<a href="#">H8191</a>		<a href="#">H1767</a>	<a href="#">H1696</a>	

	זָכַר	אַזְכְּרֶנּוּ	עוֹד	עַל-	כִּן	הָמוּ	מַעֲיָ	לִי	רַחֵם
	निश्चय-नै	म-सम्झनेछु-उसलाई	अझै	त्यसकारण	यसैले	तर्सन्छ	मेरा-अन्तर्भावनाहरू	उसको-लागि	निश्चय-नै
	<a href="#">H2142</a>	<a href="#">H2142</a>	<a href="#">H5750</a>			<a href="#">H1993</a>	<a href="#">H4578</a>	<a href="#">H7355</a>	<a href="#">H7355</a>

ס	יְהוָה:	נְאֻמ־	אַרְחֻמֶנּוּ
।	परमप्रभुको	वचन	म-दया-गर्नेछु-उसमाथि
	<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H7355</a>

परमप्रभु भन्नुहुन्छ, “तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो, म त्यो बालकलाई विशेष प्रेम गर्छु, हो, मैले प्राय एप्रैमलाई निन्दा गर्ने, तर म अझ उसैको बारेमा सोच्दछु, म उसलाई साँच्चै माया गर्छु। अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहन्छु।”

21	הַצִּיבִי	לְךָ	צִיָּנִים	שָׁמַי	לְךָ	תְּמַרוֹתֵי	שָׁתִי	לְבָבִי	לְמִסְלָה	הָרָךְ
	खडा-गर	तिम्रो-लागि	संकेत-स्तम्भहरू	राख	तिम्रो-लागि	तिम्रो-सङ्केतहरू	लगाओ	तिम्रो-मनलाई	बाटोमा	बाटो
	<a href="#">H5324</a>		<a href="#">H6725</a>			<a href="#">H8564</a>	<a href="#">H7896</a>		<a href="#">H4546</a>	<a href="#">H1870</a>

	הַלְכֹתֶיךָ	הַלְכֹתֶיךָ	שְׁבוּ	יִשְׂרָאֵל	בְּתוֹלָת	צִיָּנִים	עָרֶיךָ	אַלְהֵ:
	गईको	तिमीले	फर्क	इसाएलकी	कन्या	संकेत-स्तम्भहरू	आफ्ना-शहरहरूमा	यीनीमा
	<a href="#">H1980</a>	<a href="#">H1980</a>	<a href="#">H7725</a>	<a href="#">H3478</a>	<a href="#">H1330</a>		<a href="#">H0428</a>	<a href="#">H0428</a>

“बाटो देखाउने चिन्हहरू र दिशा निर्देशकहरू ठीक गर। घरतिर डोर्याउने बाटोमा चिन्ह लगाऊ। बाटो नियाल। आफूले छाडेका बाटो याद गर। हे कन्ये इसाएल, घर फर्क। आफ्ना शहरहरू तिर फर्केर आऊ।

בְּאֶרֶץ	קְרוּ	יְהוָה	בְּרָא	כִּי	הַשְׂבִּיבָה	הַבֵּת	תַּתְּחַמְלִין	מִתִּי	עַד-
पृथ्वीमा	नयाँ-कुरो	परमप्रभुले	सिर्जना-गर्नुभयो	किनभने	विद्रोही	छोरी	भट्किनेछौ	किन	कहिलेसम्म
<a href="#">H0776</a>	<a href="#">H2319</a>	<a href="#">H3068</a>			<a href="#">H7728</a>	<a href="#">H1323</a>	<a href="#">H2559</a>	<a href="#">H4970</a>	<a href="#">H5704</a>

ס	נָבַר:	הַסּוֹבֵב	נְקִבָּה
।	पुरुषलाई	घेर्नेछिन्	स्त्रीले
	<a href="#">H1397</a>	<a href="#">H5437</a>	<a href="#">H5347</a>

हे अविश्वासी छोरी, कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ? “परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछ।”

בְּאֶרֶץ	הַיָּהוּ	הַדְּבָר	אֶת-	יֵאמְרוּ	עוֹד	יִשְׂרָאֵל	אֱלֹהֵי	צְבָאוֹת	יְהוָה	אָמַר	כֹּה-
देशमा	यो	वचन	यो	भन्नेछन्	फेरि	इस्राएलका	परमेश्वरले	सेनाहरूको	परमप्रभु	भन्नुभयो	यसरी
<a href="#">H0776</a>	<a href="#">H2088</a>	<a href="#">H1697</a>	<a href="#">H0853</a>	<a href="#">H0559</a>	<a href="#">H5750</a>	<a href="#">H3478</a>	<a href="#">H0430</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>

יְהוָה	יְבָרְכֵךָ	שְׂבוּתָם	אֶת-	בְּשׂוֹבֵי	וּבְעָרָיו	יְהוּדָה
परमप्रभुले	आशिष-दिउन्	तिनीहरूको-बन्दीपनालाई	को	मैले-फर्काउँदा	र-उसका-शहरहरूमा	यहूदाको
<a href="#">H3068</a>	<a href="#">H1288</a>	<a href="#">H7622</a>	<a href="#">H0853</a>	<a href="#">H7725</a>		<a href="#">H3063</a>

הַקֹּדֶשׁ:	הַר	צִדְקָה	נֹוּה-
पवित्रको	पहाड	धार्मिकताको	धार्मिकताको-बासस्थान
<a href="#">H6944</a>	<a href="#">H2022</a>	<a href="#">H6664</a>	

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्!’

בְּעָרָר:	וְנִסְעוּ	אֲכָרִים	יַחְדוֹ	עָרָיו	וְכָל-	יְהוּדָה	בָּהּ	וַיִּשְׁבוּ
बगलसँगै	र-हिँड्नेछन्	किसानहरू	सँगै	उसका-शहरहरू	र-सबै	यहूदा	त्यहाँ	र-बस्नेछन्
<a href="#">H5739</a>	<a href="#">H5265</a>	<a href="#">H0406</a>			<a href="#">H3605</a>	<a href="#">H3063</a>		<a href="#">H3427</a>

“मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेडाका बथानहरूसित वरिपरि घुमिहिँड्छन्।

מְלֵאֲתַי:	רָאִבָה	נֶפֶשׁ	וְכָל-	עֵינָהּ	נֶפֶשׁ	הַרְוִיתִי	כִּי
भरिपूर्ण-बनाएँ	दुःखीको	प्राण	र-हरेक	थकितको	प्राण	तृप्ति-दिएँ-मैले	किनभने
<a href="#">H4390</a>	<a href="#">H1669</a>	<a href="#">H5315</a>	<a href="#">H3605</a>	<a href="#">H5889</a>	<a href="#">H5315</a>	<a href="#">H7301</a>	

थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।”

ס	לִי:	עֲרַבָה	וּשְׁנֵתִי	וְאָרָאָה	הַקִּיצָתִי	זָאת	עַל-
।	मलाई-थियो	मिठो	र-मेरो-निद्रा	र-देख्	म-बिउँझें	यो	माथि
		<a href="#">H6149</a>	<a href="#">H8142</a>	<a href="#">H7200</a>	<a href="#">H6974</a>	<a href="#">H2063</a>	

यो सुन पछि म, उठेर चारैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो।

יְהוּדָה	בֵּית	וְאֶת-	יִשְׂרָאֵל	בֵּית	אֶת-	וּזְרַעֲוִי	יְהוָה	נֹאֵם-	בְּאֵים	יָמִים	הַיְּהוּ
यहूदाको	घराना	र-को	इस्राएलको	घराना	को	र-म-रोप्रेछु	परमप्रभुको	वचन	आउँदैछन्	दिनहरू	हेर
<a href="#">H3063</a>		<a href="#">H0853</a>	<a href="#">H3478</a>		<a href="#">H0853</a>	<a href="#">H2232</a>	<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H0935</a>	<a href="#">H3117</a>	<a href="#">H2009</a>

בְּהֵמָה:	וּזְרַע	אָדָם	זֶרַע
पशुहरूको	र-बीउ	मानिसको	बीउ
<a href="#">H0929</a>	<a href="#">H2233</a>	<a href="#">H0120</a>	<a href="#">H2233</a>

“हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु।

28 וְהָיָה ר-हुनेछ H1961  
 כְּאִשֶּׁרִי מַלְּאָכִים-गरेँ H8245  
 שְׂקָרָתִי מַלְּאָכִים-गरेँ H8245  
 עֲלֵיהֶם तिनीहरूमाथि  
 לְנִתּוֹשׁ उखेलन H5428  
 וּלְנִתּוֹן र-ढालन H5422  
 וּלְהַרְסוֹ र-ध्वस्त-पार्न H2040  
 וּלְהַאֲבִיד र-नाश-गर्न H0006  
 וּלְהַרְעֵ ר-हानि-पुर्याउन

כֵּן תְּיָסְרִי-नै H8245  
 אֲשֶׁרֶךָ म-चौकसी-गर्नेछु H8245  
 עֲלֵיהֶם तिनीहरूमाथि  
 לְבָנֹת बनाउन H1129  
 וּלְנִתּוֹשׁ र-रोप्र H5193  
 נָא-वचन H5002  
 יְהוָה: परमप्रभुको H3068

बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न च्यात-च्युत पार्न ध्वंस पार्न र नोक्सान गर्न नियाले। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउन म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

29 בְּיָמִים דיनहरूमा H3117  
 הָיָה तीनीमा H1992  
 לֹא-अब भन्नेछैनन्-अब H3808  
 יֵאָמְרוּ भन्नेछन् H0559  
 עוֹד फेरि H5750  
 אֲבוֹת पिताहरूले H0001  
 אָכְלוּ खाए H0398  
 בָּסֵר अमिलो-दाख H1155  
 וְשָׁנִי र-दाँतहरू H8127  
 בָּנִים छोराहरूको

תִּקְהֵינָה: कोचियाउनेछन् H6949

“ती दिनहरूमा, ती दिनहरूमा मानिसहरूले भन्ने छैनन: ‘पिता-पुरखाहरूले अमीलो अङ्कुर खाए अनि नानीहरूले अमीलो स्वाद पाए।’

30 כִּי बरु H0376  
 אִישׁ हरक-मानिस H0376  
 בְּעֵנֶוּ आपनै-अधर्ममा H5771  
 יָמֹת מर्नेछ H4191  
 כָּל-हरक H3605  
 הָאָדָם मानिसले H0120  
 הָאֲכָלִי खानेले H0398  
 הַבָּסֵר अमिलो-दाखलाई H1155  
 תִּקְהֵינָה कोचियाउनेछन् H6949

שָׁנִי: उसका-दाँतहरू H8127

तर हरक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्कुरहरू खाँदछ र अमीले स्वाद पाउँदछ।”

31 הָיָה हेर H2009  
 יָמִים दिनहरू H3117  
 בָּאִים आउँदैछन् H0935  
 נָא-वचन H5002  
 יְהוָה परमप्रभुको H3068  
 וּכְרָתִי र-म-बाँध्नेछु H3772  
 אֶת-को H0854  
 בֵּית יִשְׂרָאֵל इस्राएलको घराना H3478  
 וְאֵת-र-को H0854  
 בֵּית यहुदाको घराना H3063  
 יְהוָה

בְּרִית: करार H1285  
 נָא-नयाँ H2319

परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहुदा र इस्राएलका परिवारहरूसँग गरेर नयाँ करार स्थापित गर्नेछु।

32 לֹא जस्तो-होइन H3808  
 כְּבָרִית करारजस्तो H1285  
 אֲשֶׁר जो H03772  
 אֶת-को H0854  
 אֲבוֹתָם तिनीहरूका-पिताहरूसँग H0001  
 בְּיָוִם दिनमा H3117  
 הַחַוִּיקִי मैले-समाएँ H2388  
 בְּיָדָם तिनीहरूको-हातबाट H3027

לְהוֹצִיאָם तिनीहरूलाई-बाहिर-निकालन H3318  
 מִמְּצָרִים मिसको H4714  
 אֲשֶׁר-जो H1992  
 הָמָּה तिनीहरूले H1992  
 הַפְּרוּ तोडे H0853  
 אֶת-को H0853  
 בְּרִיתִי मेरो-करारलाई H1285  
 וְאֵנֶכִי तर-म H0595  
 בְּעֵלְתִּי पति-भएँ H1166

בָּם: तिनीहरूमाथि H5002  
 נָא-वचन H5002  
 יְהוָה: परमप्रभुको H3068

यो उनीहरूका पिता-पुरखाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भंग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।

נָאֵם- वचन H5002	הַהֵם तीनीमा H1992	הַיָּמִים दिनहरू H3117	אֶחָדִי पछि H3478	בֵּית יִשְׂרָאֵל इसाएलसँग घराना H3478	אֶת- को H0854	אֶכְרֹתָ म-बाँधेछु जो H3772	אֲשֶׁר जो H3772	הַבְּרִית करार H1285	זֹאת यो H2063	כִּי किनभने
וְהִיָּיתִי- र-म-हुनेछु H1961	אֶכְתָּבָנָה म-लेख्नेछु H3789	לָכֵם तिनीहरूको-मनमा	וְעַל- र-माथि	בְּקִרְבְּךָ तिनीहरूको-भित्रमा H7130	תּוֹרָתִי मेरो-नियम H8451	אֶת- को H0853	נִתְרִי म-राख्नेछु H5414	יְהוָה परमप्रभुको H3068	לְהֵם तिनीहरूको	לְאֱלֹהִים परमेश्वर H0430
				לְעָם: जनता	לִי मेरो	וְהָיוּ- हुनेछन् H1961	וְהָמָה र-तिनीहरू H1992			

“म भविष्यमा यही करार इसाएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”

אֶחָדִי आफ्नो-भाइलाई H0251	אֶת- को H0853	וְאִישׁ र-हरेक-मानिसले H0376	רָעָהוּ आफ्नो-छिमेकीलाई H7453	אֶת- को H0853	אִישׁ हरेक-मानिसले H0376	עוֹד फेरि H5750	וְלִמְדוּ सिकाउनेछैनन् H3925	וְלֹא र-अब H3808		
נָאֵם- वचन H5002	גְּדוּלָם ठूलासम्म	וְעַד- र-सम्मसक्त H5704	לְמִקְטָנָם सानादेखि H0853	אוֹתִי मलाई H3045	יִדְעוּ चिन्नेछन् H3605	כּוֹלָם सबैले H3605	כִּי- किनभने H3068	יְהוָה परमप्रभुलाई H0853	אֶת- को H3045	וְעָנִי चिन H0559
ס ।	עוֹד: फेरि H5750	אֶזְכָּר- सम्झ्नेछुनैन H2142	לֹא म-सम्झ्नेछुनैन H3808	וְלִחְטָאתָם र-तिनीहरूको-पापलाई	לְעוֹנָם तिनीहरूको-अधर्मलाई H5771	אֶסְלַח म-क्षमा-गर्नेछु H5545	כִּי किनभने	יְהוָה परमप्रभुको H3068		

“तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”

וְכוֹכְבֵּים र-ताराहरूको H3556	יָרַח चन्द्रमाको H3394	חֻקָּת नियमहरू H2708	יּוֹמָם दिनमा H3119	לְאוֹר दिनको-ज्योतिको-लागि H0216	שֶׁמֶשׁ सूर्य H8121	נִתְּן दिने H5414	יְהוָה परमप्रभुले H3068	אָמַר भन्नुभयो H0559	וְכִּה यसरी H3541
שָׁמוֹ: उहाँको-नाम-हो H8034	צְבָאוֹת सेनाहरूको	יְהוָה परमप्रभु H3068	גְּלִי उसका-छालहरू H1530	וַיִּהְיֶה र-गर्जन्छ H1993	הַיָּם समुद्रलाई H3220	רָגַע हल्लाउने	לְיָלֵה रातमा H3915	לְאוֹר रातिको-ज्योतिको-लागि H0216	

उहाँले दिनमा सूर्य उदाउने गराउनु हुन्छ, अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो। परमप्रभुले यी कुराहरू भन्नुभयो:

וּשְׁבָתוֹ बन्द-हुनेछ H3478	יִשְׂרָאֵל इसाएलको H2233	זָרַע बीउ H1571	גֶּם तब-मात्र H3068	יְהוָה परमप्रभुको H5002	נָאֵם- वचन H6440	מִלְפָּנַי मेरो-अगाडिबाट H0428	הָאֲלֹהִים यीनी H2706	יִמְשׁוּ हट्नेछन् H4185	אֵם- यदि
				ס ।	הַיָּמִים: दिनहरूमा H3117	כָּל- सबै H3605	לְפָנַי मेरो-अगाडि H6440	גּוֹי जाति	מִהֵינֵת होइनबाट H1961

परमप्रभुले यी कुराहरू भन्नुहुन्छ, “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इसाएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोकनेछन्।”

לְמַטָּה	אָרֶץ	מוֹסְדֵי-	וַיִּקְרָה	מִלְמַעְלָה	שָׁמַיִם	יִמְרוּ	אִם-	יְהוָה	אָמַר	יָבֵא	37
तलतिर	पृथ्वीको	जगको-जग	र-खोजिन्छन्	माथिबाट	आकाशलाई	नापिन्छन्	यदि	परमप्रभुले	भन्नुभयो	यसरी	
<a href="#">H4295</a>	<a href="#">H0776</a>	<a href="#">H4146</a>	<a href="#">H2713</a>	<a href="#">H4605</a>	<a href="#">H8064</a>	<a href="#">H4058</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>	

יְהוָה:	נֹאֵם-	עָשָׂה	אֲשֶׁר	כָּל-	עַל-	יִשְׂרָאֵל	זָרַע	בְּכָל-	אֲמָאֵס	אָנִי	נָם-
परमप्रभुको	वचन	तिनीहरूले-गरे	जो	सबै	कारण	इसाएलको	बीउ	सबै	त्याग्नेछु	म-पनि	तब-मात्र
<a href="#">H3068</a>	<a href="#">H5002</a>			<a href="#">H3605</a>		<a href="#">H3478</a>	<a href="#">H2233</a>	<a href="#">H3605</a>		<a href="#">H0589</a>	<a href="#">H1571</a>

ס  
।

परमप्रभु भन्नुहुन्छ “म इसाएलका भावी सन्तानहरूलाई कहिल्यै अस्वीकार गर्नेछैन। त्यो त्यसबेला मात्र घटन सक्ला यदि मानिसहरूले माथि आकाश नाप सक्थे अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्थे भने। त्यसबेला मात्र म इसाएलका सन्तानहरूलाई तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।” यो सन्देश परमेश्वरबाट आएको थियो।

חַנְנִאל	מִמְּהָרָה	לְיְהוָה	הָעִיר	וּבְנִתָּהּ	יְהוָה	נֹאֵם-	בְּאֵימִם	יָמִים	הַיְהוָה	38
हननएलको	धरहराबाट	परमप्रभुको-लागि	सहर	र-बनाइनेछ	परमप्रभुको	वचन	आउँदैछन्	दिनहरू	हेर	
<a href="#">H2606</a>	<a href="#">H4026</a>	<a href="#">H3068</a>		<a href="#">H1129</a>	<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H0935</a>	<a href="#">H3117</a>	<a href="#">H2009</a>	

שָׁעַר הַכּוּנָה:  
कुनाको ढोकासम्म  
[H6438](#) [H8179](#)

यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आइरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःनिर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःनिर्माण गरिनेछ।

גִּעְתָּהּ:	וְנֹסַב	גָּרַב	גְּבַעַת	עַל	נְנִיחוּ	הַמְּזוּחָה	(קָוָה)	עוֹד	וַיִּצְאָ	39
गोआतातिर	र-घुम्नेछ	गारेबको	पहाड	माथि	सामुने	नाप्रे-रस्सीको	डोरी	नाप्रे	फेरि	र-निस्कनेछ
<a href="#">H1601</a>	<a href="#">H5437</a>	<a href="#">H1619</a>	<a href="#">H1389</a>		<a href="#">H5048</a>		<a href="#">H6957</a>	<a href="#">H6961</a>	<a href="#">H5750</a>	<a href="#">H3318</a>

जोखिने रेखा कुना त्यहाँदेखि सोझै गारेब डाँडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोआ नाउँका ठाउँसम्म जानेछ।

קָדְרוֹן	נָחַל	עַד-	הַשְּׂדֵמוֹת)	הַשְּׂדֵמוֹת]	וְכָל-	וְהַרְשֵׁן	הַפְּגָרִים	הָעֵמֶק	וְכָל-	40
किद्रोनको	नाला	सम्मसक्त	खेतहरूको	खेतहरू	र-सबै	र-खरानीको	लाशहरूको	बेंसी	र-सबै	
<a href="#">H6939</a>		<a href="#">H5704</a>	<a href="#">H7709</a>	<a href="#">H8309</a>	<a href="#">H3605</a>	<a href="#">H1880</a>	<a href="#">H6297</a>	<a href="#">H6010</a>	<a href="#">H3605</a>	

וְלֹא-	יִנְתָּשׁ	לֹא-	לְיְהוָה	קָדָשׁ	מִזִּרְחָהּ	הַסּוּסִים	שָׁעַר	פְּנֵת	עַד-
र-ना	उखेलिनेछैन	उखेलिनेछैन	परमप्रभुको-लागि	पवित्र	पूर्वतिर	घोडाको-विद्युततिर	ढोकाको	कुना	सम्मसक्त
<a href="#">H3808</a>	<a href="#">H5428</a>	<a href="#">H3808</a>	<a href="#">H3068</a>	<a href="#">H6944</a>	<a href="#">H4217</a>		<a href="#">H8179</a>	<a href="#">H6438</a>	<a href="#">H5704</a>

ס  
।  
לְעוֹלָם:  
सदासर्वदाको-लागि  
[H5769](#)  
עוֹד  
फेरि  
[H5750](#)  
יְהִרָס  
ढालिनेछैन  
[H2040](#)

समस्त बेंसी जहाँ लाशहरू र खरानी प्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू-किद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”